



महालक्ष्मी विकास बैंक लि.
Mahalaxmi Bikas Bank Ltd.

सबल बैंक, सफल सहकार्य



महालक्ष्मी बुलेटिन

वर्ष ६, अंक २२





► Vision दूरदृष्टि

To become "The Most Trusted Bank" to the customers, to the employees, to the stakeholders and to the regulators through the process of continuous innovation and improvement, strong corporate governance and professional work culture.

निरन्तर नविनतम खोज तथा सुधार, बलियो संस्थागत सुशासन तथा व्यवसायीक कार्य संस्कृतीको माध्यमबाट ग्राहकवर्ग, कर्मचारी, सरोकारवाला तथा नियमनकारी निकायहरु बीच सबैभन्दा विश्वासिलो बैंकको रूपमा स्थापित हुने।

► Mission मिसन

Our Mission is to offer safety of deposits & render best services to the customers, build the best place to work with, provide best & perpetual returns to the stakeholders with the strict compliance to the regulations.

नियमनकारी निकायबाट जारी नियामकीय निर्देशनको पूर्ण रूपमा अनुपालना गर्दै निक्षेपको सुरक्षण प्रदान गर्ने, ग्राहकलाई विशिष्ट सेवा प्रदान गर्ने, बैंकलाई उत्तम कार्यथलोको रूपमा विकसित गर्ने तथा शेयरधनीहरुलाई सदैव उचित प्रतिफल प्रदान गर्ने।

► Objectives उद्देश्यहरु

Provide excellence in customer service by proactive approach.

Sell financial products that are competitively priced.

Continue business in an ethical, transparent and responsible manner, becoming the role model of corporate governance.

Deliver strong financial and operational efficiency by implementing cutting edge technology.

Continuously improve the asset quality to obtain sustainable returns.

Apply cost effective approach to reduce operational expenses.

Adopt professional approach in effectively managing financial as well as non-financial risks.

Build a Centre for career growth to performing employees.

Maximize profitability by working under the guideline of regulators and internal policies/ guideline.

- पुर्व सक्रियताको माध्यबाट ग्राहक सेवामा विशिष्टता प्रदान गर्ने।
- प्रतिस्पर्धी बजार मुल्यमा वित्तीय सेवा प्रदान गर्ने।
- व्यवसायमा नैतिकता, पारदर्शिता तथा उत्तरदायित्वलाई निरन्तर आत्मसाथ गर्दै संस्थागत सुशासनमा नमुनाको रूपमा प्रस्तुत हुने।
- अत्याधुनिक प्रविधिको प्रयोग गरी बलियो वित्तीय तथा सञ्चालन प्रभावकारिता प्रदान गर्ने।
- दिर्घकालीन प्रतिफल आर्जन गर्न सम्पत्ति गुणस्तरमा निरन्तर सुधार गर्ने।
- वित्तीय तथा गैर वित्तीय जोखिम प्रभावकारी रूपमा व्यवस्थापन गर्न व्यवसायिक पद्धतीको अवलम्बन गर्ने।
- लागत प्रभावकारिताको माध्यमबाट सञ्चालन खर्च कम गर्ने।
- कुशल कार्य प्रदर्शन गर्ने कर्मचारीहरुलाई वृत्ति विकासको लागि केन्द्र निर्माण गर्ने।
- नियमनकारी निकायहरुबाट जारी गरिएका मार्गदर्शन तथा आन्तरिक निति/मार्गदर्शन भित्र रही नाफा वृद्धि गर्ने।

► Corporate Values संस्थागत मुल्यहरु

- Customer Centric ग्राहक केन्द्रीत
- Respecting all forms of diversity सबै प्रकारको विविधताको सम्मान
- Committing towards high level of ethics, governance and professionalism नैतिकता, सुशासन तथा व्यवसायिकता प्रति उत्तम प्रतिबद्धता
- Focusing towards innovation नवप्रवर्तन प्रति जोड
- Being accountable for all our actions हाम्रो सबै कार्य प्रति हामी सबै उत्तरदायी

Financial Highlights

As on Ashwin End 2081
As per Unaudited Financial Report
(Amount in NPR)

Deposit

Ashwin 2081: 53.67 Arba
Ashwin 2080: 55.00 Arba
Change: -2.43%

Loan (NET)

Ashwin 2081: 44.66 Arba
Ashwin 2080: 42.94 Arba
Change: 4.01%

Balance Sheet Size

Ashwin 2081: 124.89 Arba
Ashwin 2080: 127.06 Arba
Change: -1.71%

Number of Deposit Accounts

Ashwin 2081: 789,387
Ashwin 2080: 732,302
Change: 7.80%

Net Profit

Ashwin 2081: 9.43 Crore
Ashwin 2080: 9.54 Crore
Change: -1.14%

NPL %

Ashwin 2081: 4.90%
Ashwin 2080: 3.97%
Change: 23.40%

Operating Profit

Ashwin 2081: 13.57 Crore
Ashwin 2080: 13.93 Crore
Change: -2.55%

Number of Loan Accounts

Ashwin 2081: 22,647
Ashwin 2080: 22,148
Change: 2.25%

Reserve

Ashwin 2081: 2.65 Arba
Ashwin 2080: 2.39 Arba
Change: 10.62%

Profit Before Tax

Ashwin 2081: 13.47 Crore
Ashwin 2080: 13.63 Crore
Change: -1.14%

Net Worth per Share

Ashwin 2081: 163.48
Ashwin 2080: 157.38
Change: 3.87%

Earnings Per Share (Annualized)

Ashwin 2081: 9.04
Ashwin 2080: 9.05
Change: -0.09%

Net Operating Income

Ashwin 2081: 39.81 Crore
Ashwin 2080: 38.32 Crore
Change: 3.89%

Number of ATMs

49

Number of Branches

103

महालक्ष्मी विकास बैंकद्वारा चणिकलाल तामाङलाई सम्मान



मिति २०८१ साल आश्विन ११ गते देखी परेको अविरल वर्षा सँगै ललितपुर महानगरपालिका वडा नं. १३, नरखुखोलामा आश्विन १२ गते आएको बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल काब्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरेको छ ।

आश्विन १३ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच चणिकलाल तामाङले जोखिमका बीच देखाउनुभएको अदम्य साहस र उहाँको अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामाङलाई रु. १ लाख नगद सहित सम्मान गरिएको हो । यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्धार

कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।

साथै बैंकले देशै भरि आएको बाढीपहिरोको कारण ज्यान गुमाएका व्यक्तिहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

“महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रा.लि. बीच अन्तरदेशीय क्युआर पेमेन्ट प्रबर्द्धनको लागि सहकार्य”

महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रा.लि. बीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको प्रबर्द्धन गर्न सहकार्य भएको छ । मिति २०८१/०६/०१ गते एक कार्यक्रमका बीच उक्त सहकार्यको विधिवत रुपमा शुरुवात गरिएको हो ।

यस अन्तर्गत फोन पे (fonenpay) सँगको सहयोगमा भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, यु.पि.आई, फोनपे, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्वयं गरी मनकामना दर्शन गर्न लाग्ने शुल्कको भुक्तानी गर्न सक्नेछन् ।

मनकामना मन्दिर दर्शन भारतीय धार्मिक पर्यटकहरुको पहिलो रोजाइको रुपमा रहेकोले डिजिटल भुक्तानीमा समेत उल्लेख्य रुपमा वृद्धि हुने विश्वास लिइएको छ । यस्ता कार्यबाट नेपाल र भारत बीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाईमा पुऱ्याउन, नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुऱ्याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अस्तिचार गरेको डिजिटल नेपालको अभियानलाई समेत यस्तो अभियानले टेवा पुऱ्ने विश्वास बैंकले लिएको छ ।

यस अघि पनि यस बैंक र नेपाल विलयरेड हाउस (एनसीएचएल) ले नेपाल र भारत बिच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोग प्रति बैंक सँगै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटवर्कको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।



महालक्ष्मी स्मार्ट साथी सञ्चालनमा

दसैं, तिहार र छठ पर्व जस्ता चाँडबाँडहरू लक्षित गरी नेपाल राष्ट्र बैंकको उद्देश्य तथा लक्ष्यलाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम हालको मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै 'महालक्ष्मी स्मार्ट साथी' सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग सेवाहरूको रुपान्तरणकारी परिवर्तन स्वरूप परम्परागतरूपमा उपलब्ध सेवाहरूमा थप विस्तार गरिएको हो । यस अन्तर्गत विकास बैंकमा नै पहिलो पटक ग्राहकहरू सामान्य बैंकिङ्ग एप भन्दा महालक्ष्मी स्मार्ट साथी मार्फत थप सुविधाहरू पाउनेछन् ।

सुविधाहरू अन्तर्गत रियल टाइममा नै रु ८,००,०००/- (अक्षरूपी आठ लाख) सम्म मुद्दती धितो कर्जाको सुविधा ग्राहकहरूले लिन सक्नेछन् । यस्तो सुविधा प्रदान गर्नेमा महालक्ष्मी विकास बैंक नेपालमा विकास बैंकमा नै पहिलो बैंक बनेको छ । अनलाइन मार्फत नै के.वाई.सी फारम भर्न सक्ने तथा अद्यावधिक गर्न सक्ने सुविधाका साथै आफूले चाहेको बचत तथा मुद्दती खाता खोल्न आवेदन दिन सक्ने सुविधा ग्राहकले पाउनेछन् । ग्राहक स्वयंमले आफू कर्जाको लागि योग्य हुन सक्ने वा नसक्ने सम्बन्धमा स्वयंम जाँच गर्न सक्नेछन् र एप्लिकेसन मार्फत नै कर्जाको आवेदन गर्न सक्ने सक्नेछन् ।



यस एपको शुरुवात सँगै ग्रामीण तथा अर्ध-सहरी क्षेत्रमा बैंकिङ्ग सेवाहरूको पहुँचमा वृद्धि गर्न, वित्तीय समावेशीकरणलाई बढावा दिन, प्रत्यक्ष रूपमा बैंकमा उपस्थित हुनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । उक्त मोबाइल एप्लिकेशन प्रयोगकर्ताको मोबाइलमा स्वयं स्वचालित रूपमा अपडेट हुनेछ । उक्त एप्लिकेशन एपल स्टोर र प्ले स्टोरमा पनि उपलब्ध छ ।

महालक्ष्मी विकास बैंकमा QR कोडबाटै कर्जा आवेदन दिन सकिने

महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरूलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्देश्य अनुरूप क्व्युआर (QR) कोड मार्फत कर्जा आवेदन दिन सकिने सुविधाको शुरुवात गरेको छ । यस प्रकारको सेवा प्रदान गर्नेमा विकास बैंकहरूमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको हो ।



यस अन्तर्गत कर्जा लिन चाहने ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरू, सम्पूर्ण शाखा कार्यालयहरू तथा पत्रपत्रिकामा रहेको क्व्युआर (QR) कोड स्क्यान गरी आवेदन दिन सक्नेछन् । ग्राहकले आवेदन गरे पश्चात ग्राहकले रोजेको शाखा कार्यालयबाट कर्जाको सम्पूर्ण कर्जा प्रक्रिया सम्बन्धमा सहजीकरण गर्न सोही शाखा कार्यालयका कर्मचारीले सम्पर्क गर्नेछन् ।

महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य

महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपाल बीच बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्ने सम्बन्धमा सहकार्य भएको छ । पुराना कागजहरु नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुन प्रयोग तथा पुन प्रशोधन मार्फत वातावरण संरक्षण गर्दै सामाजिक रुपमा पिछडिएका विद्यार्थीहरुको शैक्षिक विकास गर्ने मुल उद्देश्यका साथ सहकार्य भएको हो ।

सहकार्य अन्तर्गत राउण्ड टेबल नेपालले महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरु संकलन गर्नेछ । यसरी संकलन गरिएका कागजहरु राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुन प्रशोधनको लागि दिइने र सो मार्फत प्राप्त

रकम गरिब तथा असहाय विद्यार्थीहरुको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गरिनेछ । यसबाट बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको “बालबालिकालाई शिक्षित गरौं” भन्ने परियोजनामा थप टेवा पुग्ने विश्वास दुवै संस्थाले लिएका छन् ।



महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता



मिति २०८१ साल भाद्र २३ गते विश्व साक्षरता दिवसको अवसर पारी महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार विभिन्न सार्वजनिक/सामुदायिक शैक्षिक संस्थाहरुमा आवश्यक स्तरोन्नती तथा शौचालयहरु निर्माण तथा सुधार गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यक समन्वय तथा सहयोग गर्नेछ । यस बाट संयुक्त राष्ट्र संघले अस्तिचार गरेको दिगो विकास लक्ष्य “सफा पानी र सरसफाईमा सबैको पहुँच” हासिल गर्न सहयोग पुग्ने साथै बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई तथा शौचालय सुविधाहरुमा पहुँच अभिवृद्धि गर्ने बैंकको निती अनुरूप प्रभावकारी रुपमा कार्यान्वयन गर्न समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

महालक्ष्मी विकास बैंक अब ISO 9001: 2015 प्रमाणित

महालक्ष्मी विकास बैंक अब अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001: 2015 प्रमाणित कम्पनी बनेको छ । गुणस्तर व्यवस्थापन प्रणाली (Quality Management System) मा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम मिति २०८१ साल श्रावण ३२ (सन् २०२४ अगष्ट १६) देखी लागू हुने गरी बैंक प्रमाणित हुन सकेको हो । बैंकले “Provision of Development Banking Activities” अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको छ ।



अन्तराष्ट्रिय मापदण्ड अनुरूपको बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टीलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रुपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन् । यस प्रमाण पत्र प्राप्तिको लागि यस बैंकको निति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट Royal Impact Certification Ltd. USA द्वारा गरिएको थियो ।

महालक्ष्मी विकास बैंक Visa 3D Secured Card प्रदान गर्ने पहिलो विकास बैंक

महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम डलर तथा एन.पी.आर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा ३डी सुविधा थप गरेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ ।

यस सुविधा थप गरे सँगै ग्राहकहरुले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुनेछ जसले गर्दा ग्राहकहरुको आफ्नो कार्डको विवरण अनाधिकृत रुपबाट प्रयोग हुनबाट जोगिनेछ भने प्रत्येक कारोबार समेत प्रमाणीकरण हुनेछ । यस प्रक्रिया अन्तर्गत ग्राहकहरुले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्नको निमित्त इमेल वा म्यासेज मार्फत एक पटक मात्र प्रयोग हुने पासवर्ड (OTP) प्राप्त गर्नेछन् र सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ । यो सुविधा सुचारु भएसँगै महालक्ष्मी विकास बैंकको ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउने नीतिको सफल कार्यान्वयन हुने विश्वास समेत बैंकले लिएको छ ।



Training Details of 1st Quarter, Fiscal Year 2081/82

S.N	Training / Seminar/ Conference	Number of Participants
1	Inventory Management & Public Procurement	1
2	Leading Together: A Team Building and Leadership Workshop	4
3	AML Conference- 2024	1
4	Interaction Program on Monetary Policy for the Fiscal Year 2081/82	1
5	Sales Summit- 2024	3
6	Customer Service Experience	25
7	NFRS 9, ECL	1
8	Effective Workplace Communication Skills	5
9	Certified Information System Security Professional (CISSP)	1
10	The Himalayan Times Brand Fest- 2024	1
11	Bank Fraud, Irregularities & Mitigation	2
12	Potential of Digitization	19
13	Transformational Leadership, Communication & Change Management	54
14	Total Performance Management	1

२०८१/०५/२८ मा Customer Service
Experience शिर्षक अन्तर्गत
काठमाण्डौमा आयोजित तालिम कार्यक्रम



Potential of Digitalization

शिर्षक अन्तर्गत मिति २०८१/०५/०२ मा
काठमाण्डौमा आयोजित तालिम कार्यक्रम

मिति २०८१/०६/०३ मा
Transformational Leadership,
Communication & Change
Management अन्तर्गत आयोजना
गरिएको कार्यक्रम



महालक्ष्मी विकास बैंकद्वारा विभिन्न वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन

महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरू तथा प्रादेशिक कार्यालयहरूद्वारा वित्तीय साक्षरता, न्याली तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन गरेको छ ।

यस आर्थिक वर्षको पहिलो त्रैमासमा यस बैंकका मार्तडी-बाजुरा शाखा, भक्तपुर शाखा, विराटनगर शाखा, चन्द्रौटा शाखा, चरिकोट शाखा, गंगबु शाखा, सिमरा शाखा तथा ठुटीपिपल शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन् । देशका विभिन्न जिल्लाका स्थानिय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमहरूमा विद्यार्थीहरू, स्थानीय युवाहरूका साथै रोजगार व्यक्तिहरू, किसान, लघु, साना तथा मझौला उद्यमीहरू, दैनिक ज्यालादारीहरू, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, महिलाहरू तथा विप्रेषण प्रापकहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमहरूबाट करिब हजार मानिसहरूलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतिय वित्तीय सेवाहरू, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धि विषयवस्तुमा जानकारी गराइएको थियो ।



बैंकको शाखा कार्यालयहरू भक्तपुर, विराटनगर, चन्द्रौटा, चरिकोट, गंगबु, मार्तडी, सिमरा र ठुटीपिपलले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रमका केही भलकहरू

महालक्ष्मी विकास बैंक र विभिन्न अटोमोबाइल कम्पनीहरू बीच समझदारी पत्रमा हस्ताक्षर

महालक्ष्मी विकास बैंक र नेपालका लागि विभिन्न ब्रान्डका गाडीहरू आयात गर्ने आयातकर्ता कम्पनी, अटोमोबाइल डिलर/सब डिलर लगायतका कम्पनीहरूसँग गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई ९.९९ प्रतिशतमै सवारी कर्जा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो । ग्राहकहरूलाई सजिलै र पहुँचयोग्य कर्जा सुविधा प्रदान गर्ने बैंकको निती बमोजिम समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।



हालसम्म हस्ताक्षर गरिएका कम्पनीहरू निम्न बमोजिम रहेका छन् :

क्र.स	कम्पनीको नाम	ठेगाना	गाडीको ब्रान्डहरू
१	अरेत इन्टरनेशनल प्रा.लि.	नक्साल, काठमाण्डौ	टेस्ला, अडी, पोर्सा
२	निरज अटोमोबाइल्स प्रा.लि.	विरगंज, पर्सा	वि.वाइ. डी
३	दिनेश फोर व्हील्स	धनगढी, कैलाली	हुन्डाई
४	प्राप्ती मोटोकर्फ प्रा.लि.	धनगढी, कैलाली	सुजुकी
५	प्राइम अटो ट्रेड्स प्रा.लि.	विरगंज, पर्सा	टाटा
६	राम जानकी ट्रेड्स	जलेश्वर, महोत्तरी	वि.वाइ. डी
७	श्री मंगलम इन्टरप्राइजेज	विरगंज, पर्सा	मारुती, सुजुकी
८	पाठक मोटर ग्रुप प्रा.लि.	मैरहवा, रुपन्देही	सुजुकी
९	अम्बु मार्केटिङ	मैरहवा, रुपन्देही	टाटा
१०	एमरल्ड अटो मोबाइल्स	बुटवल, रुपन्देही	शेरेश
११	शुभयान मोटर्स	बुटवल, रुपन्देही	जिप, स्कोडा, फोटोन
१२	अग्नी इनकपरेटेड प्रा.लि.	विरगंज, पर्सा	महिन्द्रा
१३	दिपलक्ष्मी ब्राइट इन्टरनेशनल प्रा.लि.	पोखरा, कास्की	एमजी
१४	पिनाकल ट्रेडिङ कन्सर्न प्रा.लि.	भरतपुर, धितवन	हुन्डाई
१५	सिर्जा अटोमोबाइल्स	विराटनगर, काठमाण्डौ	एस.आर.एम
१६	पायोनियर मोटो कर्फ प्रा.लि.	खापाखली, काठमाण्डौ	निशान
१७	ईलाईट मोटर्स प्रा.लि.	पोखरा, कास्की	निशान, ओमोडा
१८	टिटि ग्लोबल प्रा.लि.	नयाँबजार, पोखरा	नेटा
१९	एस.एस.एल मोटर्स प्रा.लि.	अमरसिंह, पोखरा	सिट्रोन
२०	जी मोटर्स	राधेराधे, भक्तपुर	स्काइवेल
२१	सिल्वर मुन मोटर्स प्रा.लि.	खसिखेल, ललितपुर	शेरेश, नामी
२२	जे.बी अटोमोटीम प्रा.लि.	ललितपुर	टाटा
२३	सिद्धार्थ मेडिकल एण्ड ट्रेडिङ कम्पनी प्रा.लि.	मनिग्राम, बुटवल	फोर्स

सम्झौता अनुसार गाडी खरिद गर्न इच्छुक ग्राहकहरूले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।

कर्जा लिन चाहने ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरू, सम्पूर्ण शाखा कार्यालयहरू तथा पत्रपत्रिकामा रहेको क्व्यार (QR) कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।

महालक्ष्मी विकास बैंक र आध्यनत फण्ड म्यानेजमेन्ट लि. बीच सम्झौता



महालक्ष्मी विकास बैंक र आध्यनत फण्ड म्यानेजमेन्ट लि. बीच साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँच तथा लगानीको आधार निर्माण गर्ने सम्बन्धमा एक रणनीतिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अनुसार कृषि, कृषि आपूर्ति, कृषि प्रशोधन, पर्यटन, उत्पादन, डिजिटल सेवा, हस्तकला र अन्य उत्पादनशील तथा निर्यात क्षेत्रमा रहेका साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँच अभिवृद्धि तथा लगानीको आधार निर्माण गर्दै प्रतिस्पर्धात्मक क्षमताको विकास तथा आर्थिक प्रतिकूलताको समयमा पनि सञ्चालन सक्षमताको विकास गर्न एक आपसमा साभेदरी गर्ने सम्बन्धमा सहमति भएको हो ।

यस अन्तर्गत आध्यनत फण्ड म्यानेजमेन्ट लि. ले साना तथा मझौला उद्यमहरूको वित्तीय लगानी, बजार विस्तार, व्यवसायिक विकास, वित्तीय व्यवस्थापन, व्यवसाय रणनीतिको निर्माण, अनुपालना तथा सञ्चालन दक्षता वृद्धि गर्न प्राविधिक सहयोग गर्नेछ भने महालक्ष्मी विकास बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा बैंकको निति बमोजिम साना तथा मझौला उद्यमहरूको पुँजीको पहुँचलाई सहज बनाउन वित्तीय सेवा, प्रतित पत्र, विदेशी विनिमय व्यवस्थापन जस्ता सेवाहरू प्रदान गर्नेछ । यसबाट देशको दीर्घकालीन आर्थिक वृद्धिमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

MONTHLY SAVING ACCOUNT OPENING TARGET ACHEIVERS FIRST QUARTER FISCAL YEAR 2081/82

Shrawan 2081		Bhadra 2081		Ashwin 2081	
ITAHARI	RAJAPUR	PAKADI	LAKESIDE(PKR)	SURYA PURA	DHALKEBAR
SURYA PURA	DURBAR MARGH	PRASAUNI	BIRTAMOD	PRASAUNI	BICHBAZAR(DHD)
PAKADI	KALAIYA	SURYA PURA	BHAIRAWA	SATUNGAL	GHORAH-DANG
CHANDRAUTA	GHORAH-DANG	CHANDRAUTA	MANIGRAM	BETHARI	ITAHARI
PRASAUNI	GOKULESWOR-DARCHULLA	MASURIYA	PARASI	MAHILWAR(LBN)	BIJAYPUR(PKR)
SIMRA	SUKEDHARA	CHANDRANIGHAPUR	THUTIPAL	RAJAPUR	KOTESHWOR
RUKUM	PUTALISADAK	ITAHARI	MANAHARI	PAKADI	SIMRA
MANGALSEN	GONGABU	RUKUM	GONGABU	RUKUM	GONGABU
HETAUDA	KHURKHURE	HETAUDA	AMARPATH	BHAIRAWA	ATTARIYA
MASURIYA	MARTADI-BAJURA	MANGALSEN	DURBAR MARGH	MANIGRAM	HETAUDA
TULSIPUR	KOTESHWOR	SIMRA	GHORAH-DANG	PARASI	MASURIYA
MAHILWAR(LBN)		DAMAULI	BIRATNAGAR	SISUWA	CHANDRAUTA
		BIJAYPUR(PKR)	TULSIPUR	THUTIPAL	DHAKDHAI
		DHAKDHAI	MAHILWAR(LBN)	AMARPATH	LAKESIDE(PKR)
		RAJAPUR	KOTESHWOR		

विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

महालक्ष्मी विकास बैंक लि. ले स्थापनाकालदेखि नै विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरू मार्फत विभिन्न कार्यहरू गर्दै आएको छ । देशैभरी फैलिएका यस महालक्ष्मी विकास बैंक लि. का विभिन्न शाखाहरूमार्फत अनवरत रूपमा शिक्षा, स्वास्थ्य, वातावरणीय सरसफाई जस्ता प्रमुख क्षेत्रहरूमा उल्लेखनीय योगदान दिने कार्यलाई निरन्तरता दिदै यस आर्थिक वर्षको पहिलो त्रैमासमा निम्न बमोजिमका सामाजिक हितका कार्यहरू गरिएको छ ।



१. विद्यार्थी उत्प्रेरणा एवं शैक्षिक सामाग्री सहायता कार्यक्रममा आर्थिक सहयोग

पुष्पचन्द्र ट्रस्ट, पुतलीबजार-३, स्याङ्जाले सामुदायिक विद्यालयका न्यून आय भएका विपन्न, दलित तथा पिछडिएका परिवारका विद्यार्थीहरूको शैक्षिक एवं सामाजिक लोककल्याणको क्षेत्रमा सहयोग गर्ने हेतुले आयोजना गरेको “विद्यार्थी उत्प्रेरणा एवं शैक्षिक सामाग्री सहायता” कार्यक्रममा बैंकले आर्थिक सहयोग गरेको छ । शैक्षिक सामाग्री छपाई तथा वितरण र कविता महोत्सव सञ्चालनार्थ आर्थिक सहयोग गरिएको थियो ।

२. भक्त राज.....अनन्तसत्तम गुञ्जिने दिव्य आवाज कार्यक्रम सञ्चालनार्थ आर्थिक सहयोग

बालबालिकाहरूको शिक्षा, स्वास्थ्य सेवा, आवास तथा पालनपोषणको क्षेत्रमा कार्य गर्दै आइरहेको रेष्टा फाउन्डेसनले आयोजना गरेको “भक्त राज.....अनन्तसत्तम गुञ्जिने दिव्य आवाज” कार्यक्रम सञ्चालनार्थ बैंकले आर्थिक सहयोग गरेको छ । कार्यक्रम मार्फत संकलित रकम बालबालिकाहरूको शिक्षा तथा स्वास्थ्यमा खर्च गरिने उद्देश्य अनुरूप उक्त सहयोग गरिएको हो ।

३. श्री शिव मन्दिर, बसडिलवा, सिदार्थनगर, रुपन्देहीलाई आर्थिक सहयोग

दैनिक कामकाजलाई सहज रूपमा सञ्चालन गर्न आवश्यक पर्ने कम्प्युटर, मनिटर, कम्प्युटर टेबल, कुर्ची जस्ता कार्यालय सामाग्री खरिद गर्न श्री शिव मन्दिर, बसडिलवा, सिदार्थनगर, रुपन्देहीलाई बैंकले आर्थिक सहयोग गरेको छ । यस पश्चात मन्दिर व्यवस्थापनलाई कार्यालय व्यवस्थापन र पत्राचार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

४. महालक्ष्मी विकास बैंक, कलैया शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न गर्न आर्थिक सहयोग

श्री राजदेवी साङ्गीतिक समुह, कलैया बाराले कलैया उ.म.न.पा वडा नं. १ स्थित राजदेवी माता मन्दिरको प्राङ्गणमा मिति २०८१/०६/०१ गते आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न गर्न बैंकले आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रम सम्पन्न गर्न आवश्यक पर्ने फलफूल, जुस, साउण्ड सिस्टम, मिठाई लगायतका सामाग्री खरिद गर्न बैंकले सहयोग गरेको हो ।

५. वडा प्रहरी कार्यालय, रेल्वे धनुषालाई पम्पलेट, पर्चा छपाई गर्न सहयोग

यस बैंकको जनकपुर शाखाद्वारा वडा प्रहरी कार्यालय, रेल्वे धनुषालाई “समुदाय प्रहरी साभेदारीको माध्यमबाट शान्तिपूर्ण एवं सुरक्षित समाजको निर्माणको लागि बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी” सम्बन्धी कार्यक्रम सम्पन्न गर्न एक सय पिस पम्पलेट, पर्चा छपाई गर्न आर्थिक सहयोग गरेको छ ।

६. माहिलेवार शाखाद्वारा खानेपानी वितरण

नेपालीहरुको महत्त्वपूर्ण चाडको रुपमा रहेको श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको अवसरमा २०८१ साल भाद्र १० गते यस बैंकको माहिलेवार शाखाद्वारा लुम्बिनी कृष्ण मन्दिर दर्शन गर्न आउने करिब ३००० धर्मावलम्बी तथा भक्तजनहरुलाई खानेपानी वितरण गरेको छ ।

७. महालक्ष्मी विकास बैंकको बानेश्वर शाखाद्वारा डस्टबिन वितरण

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिनकुने टोल सुधार समितिलाई फोहोर व्यवस्थापनमा सहयोग पुऱ्याउन डस्टबिन वितरण गरेको छ । ४०० भन्दा बढी घर घुरी रहेको उक्त टोलमा स्वच्छता र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ ५० वटा डस्टबिन वितरण गरिएको हो । बैंकको सामुदायिक सरसफाईमा योगदान पुऱ्याउने दीर्घकालिन प्रतिबद्धता अनुरूप यस पहल मार्फत स्वास्थ्य र सफा वातावरण निर्माणमा सहकार्य गरिएको हो । तिनकुने टोल सुधार समितिले बैंकको योगदानको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता कार्यकमले समाजलाई सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै धन्यवाद समेत दिएको छ ।



महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडले सामुदायिक प्रहरी सेवा केन्द्र, कालोपुल काठमाण्डौं तथा सामुदायिक प्रहरी सेवा केन्द्र, कालोपुल काठमाण्डौंलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरेको छ ।



चाडपर्वको समयमा हुनसक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा तथा अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पुऱ्याउने उद्देश्यले जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर बैंकले हस्तान्तरण गरेको हो । मिति २०८१ आश्विन १६ गते एक कार्यक्रमका बीच महानगरीय प्रहरी वृत्त मालीगाँउका कार्यालय प्रमुख तथा प्रहरी बरिष्ठ नायब निरीक्षक बसन्त थापालाई बैंकका बजारिकरण तथा संस्थागत सम्पर्क विभागाका प्रमुख बसन्त बक्सीले उक्त सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

“महालक्ष्मी सँगै तिज कार्यक्रम” सम्पन्न

नेपाली महिलाहरुको महत्वपूर्ण चाँडको रुपमा रहेको तिज पर्वलाई विशेष रुपमा मनाउने उद्देश्य सहित “महालक्ष्मीसँगै तिज कार्यक्रम” सम्पन्न भएको छ । बैंकका कर्मचारीहरुको बीचमा रहेको सांस्कृतिक सम्बन्धलाई थप अभिवृद्धि गर्ने साथै एक आपसमा सदभाव आदान प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो । बैंकमा कार्यरत सम्पूर्ण महिला कर्मचारीहरुलाई उपहार प्रदान गरिएको थियो ।



विजेताहरु क्रमशः भुमिका दास, नेन्सी ब्रुनवाल, निशा अधिकारी, साँक्षी पौडेल र प्रतिभा श्रेष्ठ

महालक्ष्मीसँगै तिज कार्यक्रमलाई थप उत्साहजनक बनाउनको निमित्त एक प्रतियोगिता समेत सम्पन्न गरिएको थियो जसमा महिला कर्मचारीहरुले तिज पर्व भल्कने गरी फोटो खिच्नुपर्ने र यसरी खिचिएका फोटोहरु बैंकमा सामाजिक संजालहरु माइबर तथा फेसबुकमा राखिएको थियो । उक्त फोटोमा अधिकतम लाइक प्राप्त गर्ने महिला कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । सबैभन्दा बढी लाइक प्राप्त गर्ने पर्सीनी शाखाको कर्मचारी भुमिका दासले रु ५००० नगद पुरस्कार पाउनुभएको छ । विरगञ्ज शाखाको कर्मचारी नेन्सी ब्रुनवाल र धार्क शाखाको कर्मचारी निशा अधिकारीले क्रमशः दोस्रो र तेस्रो हुँदै क्रमशः रु ४००० र रु ३००० प्राप्त गर्नुभएको छ । पर्सीनी शाखाकै कर्मचारी साँक्षी पौडेलले चौथो स्थान हासिल गर्दै रु २००० प्राप्त गर्दा लालबन्दी शाखाको प्रतिभा श्रेष्ठले पाँचौ स्थान हासिल गर्दै रु १००० नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

महालक्ष्मी घर-दैलो कार्यक्रम सम्पन्न

बैंकका १०३ वटै शाखाहरु मार्फत हरेक महिना कम्तिमा पनि एउटा घर-दैलो कार्यक्रम सञ्चालन हुँदै आईरहेको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा विभिन्न शाखाहरु मार्फत सम्पन्न भएका घर-दैलो कार्यक्रमहरुका केही भलकहरु:



बैंकको शाखा कार्यालयहरु गोकुलेश्वर शाखा र मसुरिया शाखाले आयोजना गरेको घरदैलो कार्यक्रमका केही भलकहरु



महालक्ष्मी विकास बैंक लि.
Mahalaxmi Bikas Bank Ltd.
सबल बैंक, सफल सहकार्य



घरको सपना पूरा गर्नुहोस् अब

महालक्ष्मी ग्रीन होम लोनसंग !

८.५५%

वार्षिक ब्याजदर

* T&C Applied



SCAN ME
TO APPLY



www.mahalaxmibank.com

आजको बचत भोलिको खुशी !



Published by Mahalaxmi Bikas Bank



महालक्ष्मी विकास बैंक लि.
Mahalaxmi Bikas Bank Ltd.

(नेपाल राष्ट्र बैंकबाट "ख" वर्गको राष्ट्रियस्तरको इजाजत प्राप्त संस्था)

सबल बैंक सफल सहकार्य

2nd Floor Annapurna Arcade II
Durbarmarg, Kathmandu, Nepal
Phone No.: +977-01-5368719, 5368720
Toll Free No.: 16600115015
Email: info@mahalaxmibank.com.np
Website: www.mahalaxmibank.com

